

नवा



नवा जनाचेतना

NAWA JANACHETANA NATIONAL DAILY राष्ट्रिय दैनिक



प्रकाश सपुत्रसँगको गीत 'सकरबरी' रिलिज भएपछि गोडल कुसुम शर्मा चर्चामा आइन् । यसबीच उनले पहिलो फिल्मको रुपमा 'सज्जीवीनी' पनि साइन गरिन् । निर्देशक दिवेश श्रेष्ठले फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै आर्थिन सिर्डेले र कुसुमलाई अनस्क्रिन कल्पको रुपमा कास्ट गरिएको बताएका थिए । फ्लान पनि कुसुमलाई दूलो पर्दामा हेन निकै उत्साहित थिए । कुसुमका लागि पनि यो रजतपठमा आयि बढेन गौका थियो । तर फिल्मको छायांकन समग्रै सुरु नहुँदा कुसुम अलगलमा परेकी छिन् ।

आजको विचार...

भाष्य...
(दुई पेजमा)
जगन्नाथ पन्त

दीपकराज ठिरी र दीपाश्री निरौलाको आगामी फिल्मलाई लिएर महत्वपूर्ण कुराको विकास भएको छ । आगामी दरौंको फूलपातीमा रिलिज हुने बताइएको यो फिल्म 'वडा जरबर ६' को दोस्रो शृंखला हुने भएको छ । अब भने यो फिल्मका निर्देशकको रुपमा दीपाश्री निरौला निरिचत भएकी छन् । 'आगामी फिल्म दीपाजीले जै निर्देशन गर्नुहोले', दीपकले भने । यो फिल्मको निर्माण दीपकको कर्मपनी आगा सरस्वती भुमिजले गर्नेछ । यसको अर्थ फिल्मको एकल निर्माताको रुपमा दीपक हुगेछन् ।

□ तर्ष २४ □ अंक १०८ □ २०८० कार्तिक २४ गते शुक्रबार 10 November 2023, Friday □ पृष्ठ संख्या ४ □ मूल्य रु ५/-

सक्षिप्त समाचार

कक्षा १२ को पुरक
परीक्षाफल सार्वजनिक

पाल्पा, कार्तिक २३/राष्ट्रिय परीक्षा बोर्डसे कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले एक विश्वित प्रकाशित गरी कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोटिमी, भक्तपुरले गत असोज ९ र १० गते ग्रेडवृद्धि (पुरक) परीक्षाको सञ्चालन गरेको थियो । परीक्षामा कुल एक लाख १७ हजार आठ सय दश विद्यार्थीले परीक्षा दिएकोमा दश हजार तौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

हेलो सरकार : नागरिक सरोकार

हेलो सरकार किन ?

- नागरिकका गुनासा तथा पीरमर्का सुन्न, बुझन र समाधान गर्न,
- कुनै निकाय वा पदाधिकारीलाई तोकिएको जिम्मेवारी पूरा गराउन,
- सार्वजनिक सेवालाई जनमुखी र प्रभावकारी बनाउन,
- सार्वजनिक सेवालाई पारदर्शी बनाई सुशासन कायम गराउन,
- त्यसैले हेलो सरकारमा गुनासो गरौं । सार्वजनिक निकायमा भएका कमी कमजोरी, सेवा प्राप्तिमा बन्धिती, अवरोध र अनियमितता रोकौं, जिम्मेवार नागरिकको कर्तव्य पुरा गरौं ।

कुनै गुनासा तथा पीरमर्का भए हेलो सरकारको नि : शुल्क टेलिफोन नम्बर १९९९ मा खबर गरौं ।



नेपाल सरकार

विज्ञापन बोर्ड

कुकुरको टोकाइबाट १७ जना घाइते



फाइल फोटो

गरेको उनको भनाइ छ । बुधबार र बिहीबार मात्र जिल्लाको रुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा कुकुरले टोकाइ १७ जना घाइते भएका छन् । बाटोमा हिँडिरहेका हरलाई भुस्याहा कुकुरले टोकेर घाइते जनाएको समयमा पनि बाहिर निस्कन किठन हुने

अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बुधबार यहाँका ३ जनालाई भुस्याहा कुकुरले टोकेको थियो । सचना अधिकारी पाण्डेका अनुसार छत्रकोट गाउँपालिका-१ उर्लिखोलाकी ४९ वर्षीया राधिका विक, रुक्षेत्र गाउँपालिका-४

तोगाकी ७२ वर्षीया सिता देवी ज्ञावली सोही ठाउँकी ३७ वर्षीया अमृता ज्ञावली घाइते भएका हुन् । उनीहरुको तानसे नस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसै गरी बिहीबार छत्रकोट गाउँपालिका विभिन्न वडामा

भुस्याहा कुकुरले टोकी थप १४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा छत्रकोट गाउँपालिका-३ लुम्छाको ४५ वर्षीया लक्ष्मी पन्थी, सोही वडाको काब्रेका २१ वर्षीया कुसल भाकी, शृङ्खाका ५५ वर्षीय चैते चौधरी, लुम्छाका ३३ वर्षीया रमेश श्रेष्ठ, कारपोखराका ५५ वर्षीय लाल मणी कडेल, शृङ्खाका २८ वर्षीय राजकुमार कडेल, पल्लीकोटकी २६ वर्षीया संगीता परियार, सोही ठाउँकी ३० वर्षीया जमुना नेपाली, भेडुवाकी लिली टण्डन, हुंगाका ६५ वर्षीया (आँखा नदेखने) सोमबहादुर नाम्जाली, काङ्रेका ५१ वर्षीय टिकाबहादुर भाकी, बिरावासकी १३ वर्षीया एनजल बस्नेत, शृङ्खाकी ७५ वर्षीया दिमकला कडेल, पल्लीकोटकी ५० वर्षीया कमला सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा रिफर गरिएको छ । प्रहरीले स्थानीयहरुको सहयोगमा कुकुरलाई नियन्त्रणमा लिएको छ । छाडा रुपमा देखिएको भुस्याहा कुकुरको व्यवस्था गर्नका लागि स्थानीय सरकारले ध्यान निर्दारी दिएको भएको भनाइ र नदेखाएको बताए । उनले तानसेनको व्यापार व्यवसायी खस्तै गएकाले त्यसको समाधानमा जिल्लाका राजनीतिक दल, स्थानीय सरकारले चासो नदेखाएको बताए । उनले तानसेनको विकास र विस्तारमा सबैले चासो देखाउन जस्ती रहेको धारणा व्यक्त गरे । महोत्सवले तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने भएकाले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गर्दै जानु पर्नेमा उनले जोड दिए । महोत्सव दुई दिन चल्ने छ । आज शुक्रबार विहान १२: १५ मा महोत्सवको उद्घाटन गरिने पाल्पा उच्चोग वाणिज्य संघको महासंघितमा जिल्लाको विभिन्न वडामा जिल्लाभित्र र बाहिरबाट उन्नेले ध्यान निर्दारी दिएको विश्वास छ ।

आजदेखि तानसेनको टक्सारमा 'रोटी महोत्सव' हुँदै

पाल्पा, कार्तिक २३/पाल्पाको तानसेन तनगरपालिका-३ टक्सार टोलमा आजदेखि रोटी महोत्सव हुन लागेको छ । पाल्पा उद्योग वाणिज्य संघ र तानसेन तनगरपालिका, वडा-३ को मुख्य आयोजना तथा मैत्री क्लब तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते 'प्रथम रोटी महोत्सव-२०८०' हुने

संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले सुस्ताएको तानसेनको व्यवसायीलाई चलायमान बनाउनुको साथै स्थानीय रोटीका परिकारहरूको प्रचार-प्रसार, प्रवर्द्धन तथा महिलाको आयार्थामा वृद्धि गर्न महोत्सवले महत्वपूर्ण देवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष भट्टराईला अनुसार महोत्सवमा १० देखि १५ वटा स्टलहरू रहेको छन् । महोत्सवमा डेल लाखो



कारोबार हुने अपेक्षा गरिएको उनले बताए । पद्मिलो समय आर्थिक मन्दिका कारण सबै व्यवसायीहरू खुम्चिएर बस्तु परेको अवस्थामा केहि भए पनि आर्थिक गतिविधि बढाउन तिहारको पूर्व सन्धियामा महोत्सव गर्न लागिएको महोत्सव संयोजक रञ्जना धापा अर्थातै बताइन् । उनले महोत्सवलाई व्यापक प्रचार-प्रसार गरिदिन पत्रकारहरूलाई आग्रह समेत गरेकी छन् । महोत्सवमा जिल्लाभित्र र बाहिरबाट उन्नेले ध्यान संख्यामा आन्तरिक पर्यटक जम्मा हुने आयोजकको विश्वास छ ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले

संविपादकीय

विश्व विज्ञान दिवसको सन्दर्भ

प्रत्येक वर्ष १० नोभेम्बरका दिन मनाइने शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज बिहीबाट विश्वभर मनाउँदै छ। वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको यो दिवस सन् २००१ मा युनेस्कोले आठवान गरेपछि पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो। शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबाटे जनचेतना फैलाउँदै देशहरूबीच साभा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो। यो दिवस विश्वव्यापी रूपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ।

समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो। यही आवश्यकतालाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अधि बढिरहेको छ। यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पुन्याउँछ। विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु-सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ। पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विज्ञानको लागि विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ। मुलुकको धूमीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हल्न र आतंकवादको श्रृंखला समेत बढेको छ। यस्तो अवस्थामा प्रभावकारी ढङ्गले हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउन सकेयसे निश्चय पनि नेपाली समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न अदृत पुन्याउनेछ। अन्यथा यो दिवस पनि अन्य धेरै प्रकारका वार्षिक दिवसजस्तै प्रभातफेरी वा शहर परिक्रमा जस्ता औपचारिकतामा मात्र सीमित हुनेछ।

f Opinion @ Social Network f

दुश्मनी र घमण्ड के को लागि है?

मरेको लाश पनि देख नपाउने जमाना आइसक्यो यहाँ।।

(पर्वती वर्षाको फेरेबुक स्टाटसबाट <https://www.facebook.com/parbati.aryal.77/>)

यो स्तम्भमा सामाजिक संजालमा पोष्ट गरिएका धारणाहरू राखेछौं। यसका लागि हाप्रो फेरेबुक पेज www.facebook.com/shittalpati मा लगान गर्न सक्नुहोस्दै।

नवजनेवाला टैनिको रूपमा तपाईंसामु आईरहेको छ। यो पत्रिका अम्भ स्तरीय अनि पञ्चीय बनाउनको लागि तपाईंहरूको अनुरूप सुभेद्रहरूको हामीलाई अत्यन्तै जरुरी छ। पाठकवृन्द तपाईंका सुभेद्रहरू दिई हामीलाई राख्योग गर्नुहुन तामी अनुरोध गर्दछौं।

नवजनेवाला टैनिक

भगवतीटोल तानसेन, पाल्पा

भाष्य महिमा



जगन्नाथ पन्त

भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घटने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा नै 'भाष्य'को परिभाषा हो। सजिलोसँग भन्ने हो भने योचाहिं मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो। नेपाली र हिन्दीमा भनिने भाष्यलाई उर्दुमा किस्मत, तकदिर, नसिव भनिन्छ। अचानक मनग्र धन दौलत हात पर्यो भने भाष्य र गुम्यो भने दुर्माग्न्य। एक निमेशले दुर्घटनामा ज्यान बच्छ, जान्छ पनि। विज्ञानले संयोग भन्दछ। जन्मेको छैठौं दिनलाई छैठौं भनिन्छ। छैठौंका दिन भाविले राम्रो भाष्य लेखि देओस भनेर रातभरी बालिदिने चलन छ। दुःख पाइयो भने भाविले फुटेको कर्म लेखि दिए छ भनेर चित शान्त पार्ने पनि छन् यो जगतमा। भनिन्छ पति पत्नीले एक अकालाई सुख दिन सकलान् तर खुरी पार्न सक्नैन्। उमेर र बुझाईको स्तर नमिलेका जोडिले आफु कसरी खुसी हुने भन्ना पनि अरुको देखासिखीमा पिरोलिन्छन्। अति त सँग पर्नु मेरो फुटेको कर्म भनेर थप झगडा गर्दछन्। बिवाहमा सात फेरे लिदा पडितले भन्ने मन्त्रमा सँगै काम गरेर कमाउला, सल्लाहमा खर्च गरींला, सुख, दुख बराबर गरींला, जन्मिने सन्तानको लालन पोषण मिलेर गरींला आदि वाचा गराइएको हुन्छ। भाष्य बदलन सकिन्छ पनि भविष्य बदलन सकिन्छ।

भन्ने सोच भाष्यमा अन्ध विश्वास गर्नेमे गरेको पाइदैन। कर्म नगरी भाष्यले केहि पाईदैन। भाष्य छ भन्दैमा चालनामा दुध दुहेर अडिदैन भन्द्यो बढा पाकाहर। चिङ्ग पर्न त चिङ्ग किन्नै पर्दै भन्ने मेहनत नगरी के पाइन्छ र ? ढोग गर्दा भाष्यमानी भए भनेर आशीर्वाद दिदा मख्ख हुनियम सानो छैँदा। मान गरेको देखाउन उहालाई ढोग गर, आशीर्वाद दिनुहुन्छ भनेर अहन्याइन्द्यो। ढोग कै भरमा भाष्यमानी भएका कर्ति जना हुन्छौं भुन्न ? ढोग पाउँदा कर्ति गतिले रहेछौं र नढोगदा मातिएको उपमा पाईन्यो। आजकल जस्तो हातमा निधार तानेर वा निधारमा हात जोमकेर दर्शन भनेर छुट थिएन पहिले को जमानामा। बुहारीले त बिचरा भुईमा ढोगनु पर्ने गुदुल्की परेर। जेहोस ढोग पाउनेले आफ्नो महिमा र गरिमा बढेको चाहि मान्दथै। खुटा कमजोर भएका तर मान भएका सैकै क्याटा-बाठा एक जना सज्जनले हिङ्गुल गर्न सहजताका लागि घोडा पालेका रहेछन्। उनलाई भेट्ने धेरैले ठूला बा भनेर रिकापिमै अडाएको खुट्टा ढोगे चलनले ढोग गर्ने मान्छे देखा परेकी घोडा स्वतः फूट टक्क अडिने अभ्यास नै परेको थियो। पछि नाति त्यो घोडा चढे छन्, मान्छे देखो कि घोडा टक्क अडिदै रहेछ। नाती घोडाबाट ओलै ढोर्दै ढार्दै गर्नु पर्ने भए छ। घोडा अलि टाठा बेचि दिए छन्। महिमा आ- आफ्नो। हामी सबैले कोहि आफान्त नाता वा चिने जानेकाले कुनै नियुक्ति, बढुवा वा सख्ता सहजताका साथ काम गरेर कमाउला, राम्रो ठाउँमा पाया भनेर बधाई दिदा पद, निकाय, ठाउँ खुलाएर यस्तो गरिमामय पदमा आदि ईत्यादी भन्दै बधाई, शुभकामना भन्द्यौ। उसले चिनोस कि कतिले त वाइडेन, सुकलाई मूर्ति तथार गर्नु थियो कारिगडलाई।

कारिगढले बढेमाका दुर्दबाटा पत्थर हुङ्गा खोजेर कोण थाले छन्। उटाटा दुङ्गले अत्या, आत्थु दुखो नकोप, सहन सकिदन भनेर विलाप गरेछ। अनि कारिगढले दोसो हुङ्गा कोण थाले छन्। दुखे पनि दोसो हुङ्गले सहरे कुनै गुनासो गरेन छ। कैहि समयपछि मूर्ति तथार भएछ। समितिका पदाधिकारीले अवलोकन गरी कारिगडलाई तोकिएको ज्याला र विकिस समेत थपेर भव्य मूर्ति बनाएकोमा धन्यवाद पनि दिए छन्। मूर्ति सँगै त्यो अर्को हुङ्गा पनि कारिगढको अनुमतिले सँगै लगे छन्। बाजागाजा, नाँचगान, भजनकिर्तन, स्वस्तिवाचन, पुजा पाठका साथ देविको प्राण प्रतिष्ठान भयो। मन्दिरको भव्य उदाटन समारोहमा भयो। नित्य पुजा चलिरह्यो। मन्दिरको पेटी नजिक राखिएको अर्को हुङ्गले कैहि समयपछि देखिसँग पिर पोखै भने छ, हेर तिमी र मलाई दुई फुयाक पार्नो। मानिसहरू तिमीलाई चन्दन, अक्षता, सुगन्धित फूल, माला, धूप, नैवेद्य, फल, प्रसाद, भेटी, बस्त्र चढाउँछन्। आराती गर्भन्त। वरदान मार्गन्त। कविताले त सुन, चादिका गहना, प्रतिमा अर्पण पनि गर्भन्त। समय-समयमा तिमी नाममा उत्सव, जात्रा गर्भन्त, टाठा-टाठा सम्म तिमी नाममा उत्सव, जात्रा गर्भन्त, टाठा-टाठा सम्म तिमी कैहि अवस्थामा चन्दन अडाउँदै चन्दन थियो, ठूलो बाढीले तिमी र मलाई दुई फुयाक पार्नो। मानिसहरू तिमीलाई चन्दन, अक्षता, सुगन्धित फूल, माला, धूप, नैवेद्य, फल, प्रसाद, भेटी, बस्त्र चढाउँछन्। आराती गर्भन्त। वरदान मार्गन्त। कविताले त सुन, चादिका गहना, प्रतिमा अर्पण पनि गर्भन्त। समय-समयमा तिमी नाममा उत्सव, जात्रा गर्भन्त, टाठा-टाठा सम्म तिमी कैहि अवस्थामा अडाउँदै चन्दन थियो, ठूलो भूल गरेछ। मेरो भाष्य खोटो रहेछ भनेर गनगन गरेर समय विताउँदै रहेछ। एउटै बैगेचाका, एउटै बौटका फूलका युङ्गा कुनै भगवान वा देवि देवतालाई अर्पित हुन्छन्, कुनै पार्थिव शरिरमा। सँगै एउटै भित्रमा पौलिएका ईटा कुनै मन्दिरमा, कुनै शौचालयमा निर्माणमा पुग्न्त। स्थान र महत्व कैहि राख्न भन्नी गर्भन्त, माथाले स्पष्ट पाउँछन्, कैहि कोहिले मलमुत्रको दुर्गन्धि। सँगै संघर्ष र क्रान्ति गरेका कोहिहि राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्री हुन्छन्, कैहि के खाउ के लाउको अवस्थामा। एउटै व्याचको साथी कोहिहि ठूलो हाकिम, कैहि उसैको सहायक। एउटै उदरका सन्तान कैहि सम्पन्न, कैहि विपन्न, कैहि नामिमी, कैहि गुमानामी, बदनामी। अचम्म छ विधिको लेखन, भाविले दिएको भाष्य। फरक छ महिमा, फरक छ गरिमा। हुन त हामीलाई ज्ञान नभएर मात्र पिरलिने त होइन्न। स्वस्थानी माताको कथा सुदै भद्राउँदै गर्दछौं नि। कायेन वाचा मनसेन्द्रियैवा बुद्ध्यात्मना वा प्रकृतिस्वभावत। करोमि यथ्यत्वक्ल परर्तै नारायणायेति समर्पय तत्। अर्थात् काया (जीरु), बोली, मन, ईन्द्रिय, बुद्धि, आत्मा वा प्रकृतिगत स्वभावले गरेका पाप, पुण्य जस्ता सम्पूर्ण मेरा कर्म नारायण भगवानमा समर्पण गर्दछू। बुझेर श्लोक पढेकै त हाला नि। बुझेर पाल्पि के को भाष्य, फरक छ गरिमा।



आफ्नो स्वास्थ्यको परीक्षण आफै कसरी गर्ने ?



परीक्षण भन्ने बित्तिकै हामीलाई ठूलै अनुसन्धानको काम हो भन्ने लाग्न सक्छ । पहिलो परीक्षण हामी इन्ड्रियामार्फत आफै गरिरहेका हुन्छौं – देख्दौं, सुन्दौं, चाल्दौं, सुच्छौं र छाप्छौं पनि । यिनै तरिकाद्वारा भएको परीक्षणको सहायताले हामी सबैको जिन्दगी अगाडि बढिरहेको हुन्छ । जिन्दगी चलाउन र जीवन बाँच्नुमा धेरै अन्तर छ । यसलाई हामीले गहिरोसँग बुझ्नुपर्छ । शरीरमा केही गडबडी देखिएपछि हामी डाक्टरकहाँ जान्छौं । समस्या चाहे एलोप्याथिक होस् वा आयुर्वेदिक । मानौं, हामी आयुर्वेदिक कहाँ पुर्यौं । डाक्टरले अक्सर सोध्ने चार प्रश्न हुन्छन् । जाँचको सुखावत हुन्छ, लामो र गहिरो श्वास लिनुस् भनेबाट । अनि प्रश्न आउँछ- निद्रा कठिको लाग्छ ? खान रुचि हुन्छ या हैन ? बिहान एउटै समयमा शौच किया हुन्छ या हैन र भएमा खलास हुन्छ कि हैन ?

यसबाट हामी सोफै बुझ सक्छौं, सञ्चो व्यक्तिले मात्र लामो र गहिरो श्वास लिन सक्छ । मस्त निद्रामा जान शरीर हल्का र तनावरहित हुन्पर्छ । आफ्ना नियमित आहारको मात्रा लिने र पक्काउने तागत स्वास्थ्य व्यक्तिमा मात्र हुन्छ । समयमा शौच कार्य हुने वा नहुने प्रश्न जुन छ, शरीर स्वस्थ हुन मन पनि स्वस्थ हुनुपर्छ । छात्री खाराब भएकाले श्वास लिन मुस्किल, निनाउनेले खाएको पचाउन मुस्किल, खाना नपच्चा पखाला कि कव्जियत हुने भइलायो । यिति चार कुरा थापा पाउन के डाक्टरको सेवा चाहिएला ? रोगका फ्यास्ट्री मुख्य रूपमा पेट, छात्री र टाउको हुन् भन्ने हामी सबैलाई थाहा छ । यिति परीक्षण त हरेक २४ घण्टामा आफै गर्न सक्छौं । घाउ आउँदा वा चोटपटक लाग्दा, शरीरको भित्री भागमा गम्भीर रोग उब्जेका बेला विशेषज्ञको सेवा लिन नजाने भनेको हाइन । माथिका चार प्रश्नको उत्तर सबै ठिकाको हुँदाहैरै स्वास्थ्यमा गडबडी आएमा जानुर्ने हुन्छ तर हामो स्वास्थ्य सामान्य कुराले विगारिरहेको हुन्छ । अर्थात् हामीलाई सहज वा असहज बनाइरहेको हुन्छ ।

हायो ध्यान यस्तो परीक्षण गर्नुभन्दा अर्काको पछि लाग्ने वा विश्वास गर्नेतर लागिरहन्छ । यस्तो: कसैलाई प्रेस्टेट भएकामा सिलिकानको बोका खाँदा ठिक भयो रे, कसैलाई शिलाजितले भयो रे, कसैलाई केले । यस्तोमा हामीले त्यस व्यक्तिको शरीरको प्रकृति कस्तो थियो भन्ने विचार गर्दैनौं । आयुर्वेद शास्त्रका अनुसार मानिसको शरीरको काम हो र जीवन त हुन्छ । अहंकार बढाउने केही कारण हुन्छन् । वास्तवमा भएको कुरा लुकाउन खोज्नु र

हाम्रो स्वास्थ्य अवस्थालाई सोभै बाहिर देखाउने काम शरीरमार्फत हुन्छ । त्यही भएर हामीले स्वास्थ्यका सम्बन्ध शरीरसँग जोडेर मात्रै बुझ्दै । वास्तवमा यो बाहिर देखिएको शरीरमा मन, भावना, चेतना अन्तर्निहित छन् । कुनै बेला हामीलाई कोही कुराले रिस उठाउ । कहिलेकाहाँ उही कुराले पनि कोही प्रभाव पाईन । त्यस्तै, हामीमा अहंकार हुनहुन्न भन्ने सबैलाई थाहा छ तर कहिलेकाहाँ आइहाल्छ । अहंकार बढाउने कोही कारण हुन्छन् । वास्तवमा भएको कुरा लुकाउन खोज्नु र नभएको कुरा देखाउन खोज्नु अहंकारको काम हो ।

खाएको औषधि सेवन गर्दा शरीरमा असामान्य अवस्था पैदा हुन सक्छ । एउटै भान्द्याको खाना खाने परिवारमा कोही स्वस्थ छन्, कोही छैनन् । जुनसुकै अन्न वा फलमा केही न केही गुण हुन्छ तै । त्यसमा भएको गुण हाम्रो शरीरसँग मिलेमा हितकारी, नमिलेमा अहितकारी हुने भयो । यस्तो परीक्षण गर्न के डाक्टर तथा वैद्यकहाँ गएर साध्य होला ? आफैले थाहा पाउनुपर्छ । त्यसमिति पनि खानाको कारणले मात्र स्वास्थ्य राम्रो हुने वा नहुने भन्ने होइन । शारीरिक दैनिक परिश्रम, व्यायाम, प्राणायाम र ध्यानले यस्तो फरक पार्छ । बसोवास गरिरहेको उमेर तथा सोच-विचारले पनि शरीरको अवस्थालाई फरक पारिरहेको हुन्छ ।

भिन्नन्छ, हाम्रो शरीरमा अनगिन्ती कोष छन् । तिनका काम अनुसार पाँच प्रकारका नाम दिइएका छन् । त्यस्तै गरेर वायुहरूको पनि पाँच प्रकारका नाम र काम बताइएको छ । हायो खाना, व्यायाम, सोच, व्यवहारले यी कोष र वायुहरूलाई पोषण वा कुपोषण दिइरहेको हुन्छन् । उही खाना कैन समय पोषण बन्छ भने कैनै समय कुपोषण । त्यस्तै एउटै प्रकारको खानाले पनि सबैलाई, सबै समय, एकै प्रकारको असर पर्छ भन्ने छैन । वायु र कोषको विषयमा पछि छुँडे चर्चा गरौँला । यस लेखको तात्पर्य आफ्नो परीक्षण आफै गराए भन्ने हो । माथि गरिएको छोटो चर्चा शारीरिक स्वास्थ्यरूप सम्बन्धित रह्यो ।

हाम्रो स्वास्थ्य अवस्थालाई सोभै बाहिर देखाउने काम शरीरमार्फत हुन्छ । त्यही भएर हामीले स्वास्थ्यका सम्बन्ध शरीरसँग जोडेर मात्रै बुझ्दौं । वास्तवमा यो बाहिर देखिएको शरीरमा मन, भावना, चेतना अन्तर्निहित छन् । कुनै बेला हामीलाई कोही कुराले रिस उठाउ । कहिलेकाहाँ उही कुराले पनि कोही प्रभाव पाईन । त्यसैलाई जगाएर आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सपारैं । चेतनागत स्वास्थ्य आफै सप्रन्छ । हामी खफ्लूलाई र समाजलाई यस्तै व्यक्ति चाहिएको छ । उच्च युरिक एसिडमा यी दुई फलफूल काँचो खाँदा फाइदा

-रातोपाटी डटकम

दाल, भात, तरकारीमा कुन पोषक तत्व पाइन्छ ?

शरीरका लागि खानाको अवश्यकता भनेको गाडी चल्नका लागि इन्जिन जस्तै हो । खानाले नै शरीरलाई बनाउँछ । शरीरलाई तन्दुरस्त राख्न, चलायामान राख्न, ऊर्जावान बनाउन र समग्र शरीरलाई स्वस्थ बनाउन खानाकै भूमिका हुन्छ । शरीर बन्नका लागि क्यालिस्यम, कार्बोहाइड्रेट, प्रोटीन, फ्याट, खनिज, भिटामिन आवश्यक पर्छ । यी तत्व हामीले खाएको खानेकुराबाट प्राप्त गर्दौं । हाम्रा वरपर पाउने होइक खानेकुरामा भिन्नाभिन्न पोषक तत्व हुन्छ । यी फरक पोषक तत्व मिलाएर खानु नै शरीरलाई स्वस्थ बनाउन हो । सामान्यतया हामीले दैनिक खाने दालभात, तरकारी, भात, रोटी र अचारबाट यसको पूर्ति गरिरहेका हुन्छौं । शरीरलाई बनाउनमा त यसले भूमिका खेलेमा कुनै थाङ्का छैन । तर के तपाइलाई थाहा छ, खानाले नै शरीरलाई बिगार्न पनि सक्छ ? खानाको अभाव र आवश्यकता भन्दा बढीको दबावले शरीरलाई विभिन्न रोगले ग्रस्त बनाउँछ । त्यसैले शरीरले आवश्यक तत्व प्राप्त गर्न रसै भन्दा बढीको आवश्यक हुन्छौं । ताजा अचार जस्तै, गोलभेडा, मुला र कागतीको अचार खानासँगै खाने हो भने हामीले भिटामिन सी पाउन सक्छौं ।

अचार
दालभात तरकारीसँग अचार पनि खाने गरिन्छ । अचारलाई स्वादको दृष्टिकोणले मात्र होर्ने गरिन्छ । तर होइन, अचारबाट पनि हामीले पैष्ठिक तत्व प्राप्त गरिरहेका हुन्छौं । ताजा अचार जस्तै, गोलभेडा, मुला र कागतीको अचार खानाकुरामा के पोषण पाइन्छ ? मनत् गर्न जस्तै छ ।

कुन खानेकुरामा के पाइन्छ ?

भात, रोटी, आलु र ढिङ्गो

नेपालीहरूले दिनमा दुई छाक खानामा भात खाने गर्दैन् । र, चामल नपाउने पहाडी भेगमा आलु, ढिङ्गो र तराई भेगमा एक छाक भातको सदृशमा खानेगरिन्छ । यो भेगोलिक उपलब्धताको हुन्छ । प्रोटीन हाम्रोन पनि हो, जसले कोषमा, अंगरहमा सञ्चारको रूपमा लिने, शरीर वनावटका लागि पनि प्रोटीनले सहयोग गरेको हुन्छ । आइरन, भिटामिन बी १२, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोसको पनि राम्रो सोत हो मासु । त्यस्तै, अण्डामा पानी, प्रोटीन, फ्याट, मिनरलसमा पनि फोस्फोरस, क्यालिस्यम जस्ता धेरै भिटामिन ए, डी, ई र बी कम्प्लेक्स, बी १२ जस्ता तत्वहरू हुन्छन् । यसले शारीरिक अंगको विकास, मानसिक विकासमा जोड यी खानेकुरामा दिनुपर्छ ।

होल घेन

हामीले खानामा छुटाउन नहुने तत्व होल घेन हो । होल घेन भनेको विभिन्न थरीका गोडागुडी र दाल हुन् । होल घेन भानीले प्रेटिनले प्रचूर मात्रामा पार्छ । कार्बोहाइड्रेटले शरीरमा रुर्जाँ दिन्छ, जसकारण हामी हिंडुन, दैनिक काम गर्न सक्छौं शारीरिक श्रम धेरै गर्नलाई त यो अति आवश्यक तत्व हो । त्यसैले नै अन्य खानेकुरा भन्दा बढी जोड यी खानेकुरामा दिनुपर्छ ।

तरकारी

हरियो सागपात तथा मौसमी तरकारी पनि शरीरका लागि महत्वपूर्ण पोषण हो । यसमा सूक्ष्म किसिमका पोषक तत्वहरू शरीरले प्राप्त गर्दै । यसमा भिटामिन, मिनरलस र अन्य पोषक तत्व पनि यसको ठूलो भूमिका हुन्छ । माछाको कुरा गर्ने हो भने माछामा ओमेगा फ्याटी एसिड पाइन्छ । यो अधिक प्रेटिन र कोही पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, मिनरलस र अन्य पोषक तत्व पनि यसमा दुई अण्डामा गोडागुडी र डालु तराईको विकासमा जोड दिनुपर्छ ।

माछा

माछाको कुरा गर्ने हो भने माछामा ओमेगा फ्याटी एसिड पाइन्छ । यो अधिक प्रेटिन र कोही पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, मिनरलस र अन्य पोषक तत्व पनि यसमा दुई अण्डामा मुटु र मास्पेशीलाई बिलियो बनाउनुका साथै शारीरमा कोलेस्ट्रोलको मात्रा चोटपटकले बनाएको घाउलाई पुर्न तथा निको बनाउनु हो ।

हाद, मास्प

पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस

पाल्पा, कार्तिक २३/सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागाढी गाउँपालिका-१ चिंदीपानीका सनिल ने पाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा कुट्टीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा सक्रिय नेपाली काँगेसका युवा नेता ने पाललाई पोर्चुगलको राजदूतका लागि सिफारिस गरेको हो ।



राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चार लगायतका विषयमा विज्ञको रूपमा काम गर्दै आएका ने पालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका छन् । उनले काँगेसमा संसद, पार्टी र समाजमा खेलनुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गरेका छन् । ने पालले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरूमा विभिन्न भूमिकामा रहेर काम गरिएको का छन् । विद्यालय तहमा काँगेसको भातृ संगठन ने पाल विद्यार्थी संघको नेतृत्वदारी भूमिकामा रहेदै उनको यात्रा विभुवन विश्वविद्यालय कृतिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

बीस रूपैयाँको विवादमा महिलाको हत्या

त्रिभुवन विश्वविद्यालयबाट मानविकी स्थापना गर्ने निर्णय गरेको हो । संकाय तर्फको अंगेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा नेपालीहरू बसोबास गरिरहेका छन् । उनीहरूले लामो समयदेखि अलगै दूतावास कार्यालय स्थापना गर्न भाग गर्दै आएका थिए । पोर्चुगलको लागि नेपाली राजदूत सिफारिस भएका ने पाललाई संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने छन् ।



वर्धाखाँची, कार्तिक २३/अर्धाखाँचीमा बीस रूपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका-९ गोखुङ्गा पालले गाउँमा बीस रूपैयाँ नीतिरेको निहुँमा एक युवाले ७२ वर्षीया बृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।

मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिसे बस्तै आएका बीस वर्षीय गोपाल ने पालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए । यही कार्तिक १४ गते बीस रूपैयाँ नीतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररूप लिई गएपछि

घरमा एकै रहेकी बृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडीको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् । हत्यापछि बृद्धासँग भएको नगद र सुनका गरगहना समेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पकाउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए ।

रोल्पाको सुनछहरी गाउँपालिका-३ स्थित बाहिरी गाममा लुकिखिपी बसेको थाहा भएपछि ठाडाखित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पकाउ गरेको हो । मृतक नन्दाको एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा उनलाई डरवास देखाएर पैसा मारदा नदिएपछि केशबलालाले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीको भनाइ थियो । -रास

बीस वर्षपछि हत्यारा पकाउ
यसैगरी अर्धाखाँचीको जलुकेमा बीस वर्षअधि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पकाउ गरेको छ । विसं २०६० फाल्गुन १३ गते साविक जलुके गाविस-६ हाल शीतांगका नगरपालिका-८ चारिङ्गेकी ४५

खेलकुद समाचार

अनिलाला र माहिकाको जोडी च्याम्पियन



काठमाडौं, कार्तिक २३/अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार खण्ड पदक जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइल खेलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६-३ र ६-१ को सोफो सेटमा हरायो ।

यसैगरी भेट्रान (५५ वर्षमाथि) पुरुष एकल स्पर्धामा विमलकुमार गुरुङ पहिलो भए । उनले फाइलमा जीवन घिमिरेलाई ६-३ र ६-४ अंकले हराए । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान स्पोर्ट्स कमिटीद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको भेट्रान (३५ वर्षमाथि) पुरुष डबल्स स्पर्धामा सन्तोष खत्री र सुवाप सेतेको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६-४ र ६-३ ले हरायो ।

जितसँगै सन्तोष र सुवापको जोडी प्रतियोगिताको फाइलमा पुरन सफल भयो । अर्को सेमिफाइनल खेलमा महेश श्रेष्ठ र अनिल साइको जोडीले सिमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६-४ र ६-१ अंकले हराउदै फाइलमा स्थान पक्का गन्यो । यसैगरी जुनियरतर्फको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वजाचार्यको जोडी पहिलो भयो । उक्त जोडीले फाइलमा अङ्गिन थापा र दीर्घायु लामाको जोडीलाई ६-० र ६-१ को सेटमा पाखा लगायो । सोही स्पर्धाको गर्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडी पहिलो भयो । उक्त जोडीले फाइलमा रोज राई र प्रज्ञा वजाचार्यको जोडीलाई ६-० र ६-० ले हरायो । यसैगरी यू-१४ गर्ल्स सिंगल्स स्पर्धामा शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइलमा पुगेको छन् । शिभालीले सेमिफाइनल खेलमा प्राज्ञा मानन्धरलाई ६-४ र ६-१ अंकले पराजित गरिन् । अर्को सेमिफाइनलमा स्वस्तिकाले कर्मस्था तुगाह श्रेष्ठलाई ६-२ र ६-१ अंकले पराजित गरिन् ।

वर्गिकृत डिस्प्ले

१ X ५ साइजमा मात्र

**वर्गिकृत डिस्प्लेमा
विज्ञापन दिनुहोस्
व्यवसाय
बढाउनुहोस् ।**

सम्पर्क: ०७५-५२०६०१

अर्थ/कपोरेट समाचार

नेप्से दोहोरो अंकले घट्यो



पाल्पा, कार्तिक २३/साताको कारोबार अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । साताको तथा तिहारअधिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.८५ अंकले घटेको छ ।

बिहीबार नेप्से ०.६३ प्रतिशतले घटेर १८.५२-२.०८ अंकमा कारोबारमा आएका १ सय ७५ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक आएको छ । यसदिन ५७ कम्पनीको मूल्य बढ्दा ५ वटाको यथावत रहे । तीमध्ये सेयरप्री हाइड्रोको सेयर धनीले सर्वाधिक कमाए ।

कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले घटेर १८.५२-२.०८ अंकमा कारोबारमा आएका १ तीमध्ये सबैभन्दा बढी सोनापुर मिनिरल्स एन्ड अयलको ७ करोड ७० लाख रुपैयाँको कारोबार भयो ।

यता कारोबारमा आएका सबै समूहगत उपसूचक राताम्य बने । सबैभन्दा बढी अन्य समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ । नेप्से घटेको दिन सेसिटिभ इन्डेक्स १.३६ प्रतिशतले घटेर ३५.७०४ अंकमा कारोबार भएको छ । कारोबार

मनको आवाज.....

‘नाम पनि यूनिक, काम पनि यूनिक’

यूनिक एफ.एम. ५४९ मेगाहर्ज

**विज्ञापनको लागि सम्पर्क :
यूनिक शोसियल कम्युनिकेशन
प्रा.लि.**

तानसेन, पाल्पा

०७५-५३१४६४, ५३१४६६

E-mail

news.uniquefm@gmail.com

www.uniquefm942.com

हरेक प्रहरका ताजा समाचारका लागि www.shittalpati.com क्लिक गर्नुहोस् ।



जेन्जेतना **शितलपाटी** www.shittalpati.com डिजिटल पत्रिका

